

बकैया गाउँकार्यपालिकाको मिति २०७५ । ६ । ३ गतेको बैठकका प्रस्ताव एवं निर्णयहरू

१. अमानतबाट कर संकलन सम्बन्धमा:-

बकैया गाउँपालिका क्षेत्रभित्र रहेका खोला तथा बगर क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा आदिको व्यवस्थित रूपमा उत्खनन गर्न गाउँपालिकाले तयार गरिरहेको प्रारम्भिक वातावरणीय परिक्षणको प्रतिवेदन स्विकृत भई ठेक्काको प्रकृया सम्पन्न नभएसम्मको लागि अमानतबाट कर संकलन कार्यको लागि तयार गरिएको 'बकैया गाउँपालिकाको अमानतबाट कर संकलन कार्ययोजना, २०७५' सर्वसम्मत पारित गरियो ।

२. कर संकलक सम्बन्धमा :-

'बकैया गाउँपालिकाको अमानतबाट कर संकलन कार्ययोजना, २०७५' बमोजिम अमानतबाट कर संकलन कार्यको लागि आवश्यक पर्ने कर संकलक सम्बन्धमा सम्बन्धित क्षेत्रको वडा कार्यालयले सिफारिस गरि पठाएका व्यक्तीहरूसँग सम्झौता गरी निजहरूलाई काममा लगाउने निर्णय गरियो । वडा कार्यालयले कर संकलक सिफारिस गरि पठाउँदा कम्तीमा साधारण लेखपढ गर्न सक्ने व्यक्तीलाई सिफारिस गरि पठाउनु पर्ने गरी सर्वसम्मत निर्णय गरियो ।

३. कर संकलकको पारिश्रमिक सम्बन्धमा:-

'बकैया गाउँपालिकाको अमानतबाट कर संकलन कार्ययोजना, २०७५' बमोजिम कर संकलन गर्न गाउँपालिकाबाट सम्झौता गरी खटाइएका कर संकलकहरूलाई तपशिल बमोजिम पारिश्रमिक प्रदान गर्ने सर्वसम्मत निर्णय गरियो ।

तपशिल

क्र सं	विवरण	पारिश्रमिक	कैफियत
१	संकलन शुल्क मात्र उठाइएकोमा	संकलित रकमको २० प्रतिशत	
२	संकलन र बिक्रि शुल्क समेत उठाइएकोमा	संकलित रकमको ५ प्रतिशत	

४. ढुंगा गिट्टी बालुवाको संकलन र बिक्रि शुल्क सम्बन्धमा:-

प्रदेश नं ३ सरकार द्वारा निर्धारित ढुंगा गिट्टी बालुवा रोडा माटोको घाटगद्दि तथा बिक्रि शुल्क सम्बन्धमा गाउँपालिका बाहिर बिक्रि हुने र गाउँपालिका भित्र नै व्यवसायीक प्रयोजनको लागि संकलन तथा बिक्री गरिने नदि जन्य पदार्थ र माटोको घाटगद्दि तथा बिक्री शुल्क प्रदेश सरकारले नै निर्धारण गरेको दररेटमा र गाउँपालिका भित्र घरायसी प्रयोजनको लागि संकलन गरिने त्यस्ता नदिजन्य पदार्थ र माटोको संकलन शुल्क अर्को निर्णय नभएसम्मको लागि तपशिल बमोजिम लिने गरी निर्णय गरियो ।

तपशिल

क्र सं	सवारीको किसिम	कर सहित जम्मा रकम		कैफियत
		हुँगा गिट्टी बालुवा र ग्राभेल	माटो	
१	ट्रिपर ठुलो(MAN)	१०१७.००	३१६.४०	
२	ट्रिपर ठुलो	८४७.५०	२२६.००	
३	ट्रिपर मझौला	५०८.५०	१४१.२५	
४	ट्रिपर सानो	३०५.१०	८४.७५	
५	ट्रयाक्टर	२०३.४०	५९.३३	

५. प्राविधिक पदमा विज्ञापन सम्बन्धमा:-

यस बकैया गाउँपालिकामा सब इन्जिनियर पदमा करारमा कार्यरत श्री बुद्धराम राईले मिति २०७५।५।३१ मा राजिनामा दिनुभएकोले सो रिक्त पदमा सेवा करारबाट पदपूर्ती गर्न प्रकृया अघि बढाउने निर्णय गरियो।

६. आँखा शिविरको व्यवस्थापन खर्च सम्बन्धमा:-

बकैया गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी छतिवन उपशाखा र हेटौँडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा पाक्षिक रूपमा संचालन गरिने आँखा शिविरको व्यवस्थापनमा खटिने रेडक्रसका पदाधिकारी तथा शिविरको लागि आउनुहुने स्वास्थ्यकर्मीको टोलीको खाना तथा खाजा खर्च रेडक्रस सोसाइटी छतिवन उपशाखाको तर्फबाट माग गर्ने र गाउँपालिकाबाट सो को खर्च भुक्तानी गर्ने सर्वसम्मत निर्णय गरियो।

७. मेलमिलापकर्ताको पारिश्रमिक सम्बन्धमा:-

बकैया गाउँपालिकाको न्यायीक समितिको कार्यबोझलाई कम गर्न मेलमिलापको लागि सम्बन्धित वडामै निवदेन दर्ता गर्ने व्यवस्था मिलाउने र सो वडा भित्रका गाउँपालिकामा सूचिकृत मेलमिलापकर्ताहरूलाई वडामा दर्ता भएका विवादको सम्बन्धमा छलफल गरी न्यायीक समितिमा प्रतिवेदन पेश गरे बापत प्रत्येक विवादको लागि प्रति मेलमिलापकर्ता रु ४०० उपलब्ध गराउने सर्वसम्मत निर्णय गरियो।

८. एक गाउँ एक प्राविधिक सम्बन्धमा:-

एक प्राविधिक कार्यक्रम अन्तर्गत जिल्ला पशु सेवा कार्यालयबाट यस बकैया गाउँपालिका अन्तर्गत कामकाज गर्ने गरी खटिनुभएका ना प से प्रा श्री हरिशरण खतिवडा र सोहि कार्यक्रम अन्तर्गत थाहा नगरपालिका मकवानपुर अन्तर्गत कामकाज गर्ने गरी खटिनुभएका ना प स्वा प्रा श्री सरोज सापकोटाले परस्परमा कार्य

क्षेत्र परिवर्तन गरी कामकाज गर्न पाउँ भनी संयुक्त रूपमा थाहा नगरपालिका(च नं २०२ र २०३, मिति २०७५।५।७ को पत्रबाट) र पशु सेवा विभागको (च नं ४१५, मिति २०७५।५।२६ को पत्रबाट) सरुवा सहमति पत्र सहित यस गाउँपालिकामा निवेदन पेश गर्नु भएकोमा ना प से प्रा श्रीहरिशरण खतिवडालाई थाहा नगरपालिका मकवानपुरमा हाजिर हुन जान सहमति दिने र थाहा नगरपालिकाबाट हाजिर हुन आउनुभएका ना प स्वा प्रा श्री सरोज सापकोटासँग करार सम्झौता गरी कामकाजमा लगाउने सर्वसम्मत निर्णय गरियो।